

२. ऐनको बहिक्षेत्रीय प्रयोग: (१) कसैले नेपाल बाहिर देहायको कुनै कसूर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह यस ऐन बमोजिम सजाय हुनेछ —

(क) दफा ५४ बाहेक भाग २ को परिच्छेद १ अन्तर्गतको कसूर, भाग —२
फौजदारी कसूरहरू

परिच्छेद — १

राज्य विरुद्धका कसूर

४९. सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने

५०. राजद्रोह

५१. राष्ट्रहित प्रतिकूल काम गर्न नहुने

५२. जातिहत्या गर्न नहुने

५३. नेपाल विरुद्ध युद्ध गर्न वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्न नहुने

५५. सैनिक वा प्रहरीलाई भडकाउन नहुने

५६. जासूसी गर्न नहुने

५७. राष्ट्रपति उपर आक्रमण गर्न नहुने

५८. राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने

(ख) नेपालबाट कुनै व्यक्तिलाई अपहरण गरी भाग २ परिच्छेद १७ अन्तर्गत गरेको कसूर,

परिच्छेद — १७

अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर

२११. अपहरण गर्न नहुने

२१२. शरीर बन्धक लिन नहुने

२१३. अपहरण वा शरीर बन्धक लिएमा हुने सजाय

२१४. थप सजाय हुने

२१५. दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजाय हुने

२१६. आत्मसमर्पण गरेमा सजाय कम हुने

२१७. क्षतिपूर्ति भराई दिनु पर्ने

(ग) दफा १६७, २७६ र २७९ अन्तर्गतको कसूर,

१६७. यातना दिन नहुने

२७६. कीर्ते गर्न नहुने

२७९. जालसाजी गर्न नहुने

(घ) नेपालभिन्न चलनचल्तीमा ल्याउने वा पैठारी गर्ने उद्देश्यले गरेको भाग २ परिच्छेद २२ र २३ अन्तर्गतका कसूर,

परिच्छेद — २२

मुद्रा सम्बन्धी कसूर

२५६. खोटा मुद्रा बनाउन नहुने

२५७. खोटा मुद्रा चलन गर्न नहुने

२५८. खोटा मुद्रा बनाउने सामान बनाउन, राख्न वा मर्मत गर्न नहुने

२५९. मापदण्ड विपरीत मुद्रा बनाउन नहुने

२६०. मुद्रा बनाउने औजार बाहिर लैजान नहुने

२६१. मुद्राको तौल घटाउन वा रूप बदल्न नहुने

२६२. रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने

२६३. बैङ्क नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैङ्क नोटमा लेख्न नहुने

२६४. झुठो बैङ्क नोट दुरुपयोग गर्न नहुने

परिच्छेद — २३

टिकट सम्बन्धी कसूर

२६७. खोटा टिकट बनाउन वा चलन गर्न नहुने

२६८. खोटा टिकट बनाउने औजार खरिद, बिक्री, मर्मत इत्यादी गर्न नहुने :

२६९. प्रयोग भएको टिकट पुनः प्रयोगमा ल्याउन नहुने

२७०. सार्वजनिक लिखतमा प्रयोग भएको टिकट उप्काउन नहुने

(ड) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको कुनै सङ्गठित संस्थाको कुनै पदीय हैसियतमा कार्य सम्पादन गर्दा गरेको यस ऐन अन्तर्गतको कसूर ।

(२) कसैले नेपालमा दर्ता भएको वायुयान वा जलयानभिन्न यस ऐन अन्तर्गतको कुनै कसूर नेपाल बाहिर रहँदाका बखत गरेमा निजलाई नेपालभिन्न नै त्यस्तो कसूर गरे सरह यस ऐन बमोजिम सजाय हुनेछ ।

(३) कुनै नेपाली नागरिकले नेपाल बाहिर कुनै नेपाली नागरिक विरुद्ध देहायको कुनै कसूर गरेमा निजलाई नेपालभिन्न नै त्यस्तो कसूर गरे सरह यस ऐन बमोजिम सजाय हुनेछ

(क) ज्यान लिएको वा ज्यान लिने उद्योग, दुरुत्साहन वा षड्यन्त्र गरेको कसूर,

(ख) असहाय व्यक्तिलाई परित्याग गरेको कसूर,

(ग) अङ्गभङ्ग गरेको कसूर,

(घ) अपहरण, शरीर बन्धक वा गैरकानूनी थुनामा राखेको कसूर,

(ड)) जवर्जस्ती करणी वा हाडनाता करणी गरेको कसूर,

(च) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्था विरुद्ध आपराधिक उपद्रव, आपराधिक लाभ, आपराधिक विश्वासघात, कीर्ते, चोरी, ठगी, डाँका वा सम्पत्तिको आपराधिक उपयोग गरेको कसूर,

(छ) दफा १५८ अन्तर्गतको कसूर,

दफा १५८ ; धर्म परिवर्तन गराउन नहुने

(ज) भाग २ परिच्छेद ११ अन्तर्गतका विवाह सम्बन्धी कसूर,

परिच्छेद —११

विवाह सम्बन्धी कसूर

१७१. मञ्जुरी विना विवाह गर्न नहुने

१७२. हाडनातामा विवाह गर्न नहुने

१७३. बाल विवाह गर्न नहुने

१७४. विवाहमा लेनदेन गर्न नहुने

१७५. बहुविवाह गर्न नहुने

(झ) नेपालभित्र पैठारी गर्ने उद्देश्यले खाद्य पदार्थ वा औषधिमा मिसावट गरेको कसूर,

(ञ) दफा २३१, २३२ र २३३ अन्तर्गतका इलाज सम्बन्धी कसूर

दफा २३१ बदनियत चिताई ईलाज गर्न नहुने

दफा २३२ लापरवाही वा हेलचेक्रयाइ गरी इलाज गर्न नहुने

दफा २३३ मञ्जुरी बिना मानव शरीरमा परिक्षण गर्न नहुने

(ट) भाग ३ को परिच्छेद - २ अन्तर्गतको कसूर

परिच्छेद —२

गाली बेइज्जती सम्बन्धी कसूर

३०५. गाली गर्न नहुने

३०६. बेइज्जती गर्न नहुने

३०७. बेइज्जती गरेमा हुने सजाय

- यी बाहेक मानव बेचबिखन समेत यो व्यवस्था अन्तर्गत पर्दछ ।